



यशोधरा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बैदौली, कपिलवर्षतु
(लुमिधनी प्रदेश, नेपाल)

प.स. : ०६९/०८०

च.न. : ४२

०।८

मिति २०७९।०४।०३



श्री वडा कार्यालय सबै ,
 यशोधरा गाउँपालिका ।

बिषय: मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड, पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ कार्यान्वयन गर्ने सम्बन्धमा ।

प्रस्तुत बिषयमा नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७८।१।२।१३ को निर्णयानुसार मृगौला प्रत्यारोपण गरेका डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड, पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत भए बमोजिम सोही कार्यविधि कार्यान्वयन गराउन यसै पत्र साथ संलग्न उक्त कार्यविधि अनुसारको ढाँचामा तथ्याक संकलन गरी यथाशीघ्र कार्यालयमा पेश गर्नु हुन जानकारी गराइन्छ ।

०।८।४।३
 तेज बहादुर सिंह

प्रमुख प्रशासकीय अधिकृत

तेज बहादुर सिंह
 प्रमुख प्रशासकीय अधिकृत

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाधातका विरामीलाई
औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८

स्वीकृत मिति लै०.५.८.८२-१८२

नेपाल सरकार (मा. मन्त्री स्तर)



नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय



✓ *Govind*

dev

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पदाधातका विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८

प्रस्तावना : मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पदाधात भएका विरामीको औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुंदा विरामीलाई दुन जाने आर्थिक भार कम गर्न ओपधि उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको नीति कार्यन्वयनका लागि जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम २६ (१) मा भएको अवधारणा वर्णनमा लिखित समूहका लागि दिईने स्वास्थ्य सेवा, सुविधा तथा प्रक्रियालाई सरन र महज बनाउन जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि जारी गरेको छ।

परिच्छेद-१


प्रारम्भिक

१. नाम र प्रारम्भ मृगौला मृगौला प्रत्यारोपण" यस कार्यविधिको नाम (१), डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पदाधातका विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८" रहेको छ।
(२) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अको अर्थ नलागेमा यस कार्यविधिमा,-

- (क) "मन्त्रालय" भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समझनुपर्दछ।
- (ख) "लिखित समूह" भन्नाले मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग पहिचान भई उपचारपछि निको भईसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी (क्यान्सर पहिचान भई उपचारपछि निको भईसकेका तर चिकित्सकले तीन-तीन महिना भित्र निरन्तर निगरानीमा (close follow up) राखेका व्यक्ति यस लाभाधिको सूची मित्रैपर्ने) र मेरुदण्ड पदाधात भएका (रातो र नीलो अपाइ परिचय पत्र बाहक) व्यक्ति समझनु पर्दछ।
- (ग) "लाभाधी" भन्नाले लिखित समूहमा परेका ओपधि उपचार गर्न नसक्ने गरिबीको परिचय पत्र वितरण गरेको जिल्लाको हकमा सो परिचय पत्र बाला तथा गरिबीको परिचय पत्र वितरण गरी नसकेको जिल्लाको हकमा विपन्न व्यक्ति वा स्वानीय तहबाट सिफारिस समिति गटन गरी पहिचान भएका विपन्न रहेको प्रमाणपत्र प्राप्त व्यक्ति समझनु पर्दछ।

dw/



१

परिच्छेद-२
औषधि उपचार बापत खर्च प्राप्त गर्ने प्रक्रिया


३. **निवेदन सम्बन्धी व्यवस्था:** यस कार्यविधि बमोजिम औषधि उपचार बापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि, अनुसूची-१ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, मैरुदण्ड पदाधातको हकमा अपाइता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपि सहित सम्बन्धित स्थानीय तहको बडा कार्यालयमा अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
४. **लाभग्राहिले पाउने औषधि उपचार बापत खर्च:** नेपाल सरकारले तोकेको मासिक पाँच हजार रुपियाँका दरसे चैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको चैक स्थानमा जम्मा गर्नेछ। नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थावाट रोजगारी/निवित्तभरण वा विदेशी सरकारवाट रोजगारी/पेन्सन प्राप्त गरिरहको व्यक्ति लिए यस निर्देशिका बमोजिम मासिक वित्ति उपलब्ध गराईने छैन। त्यसगारी नेपाल सरकारवाट उपलब्ध गराईदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडीएको भत्ता, अपांग भत्ता लगायत नेपाल सरकारवाट साविकमा पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता/मासिक वृति मात्र प्राप्त गर्न सक्नेछन्। त्यसेगारी यसे कार्यविधिमा उल्लेखित एकमन्दा वढी रोग लागेका व्यक्तिले दोहोरो गर्ने गरी यस किसिमको भत्ता प्राप्त गर्ने छैनन्।
५. **बजेट व्यवस्था:** मन्त्रालयले सम्बन्धित स्थानीय तहवाट अनुसूची-३ अनुसारको ढाँचामा भुक्तानी भएको रकमको विवरण पेश गरेको आधारमा अर्ध-वार्षिक रूपमा शोधभर्ना गर्नेछ।
६. **नवीकरण:** लाभग्राहीको सूची प्रत्येक आवको शुरुमा सम्बन्धित बडा कार्यालयले नविकरण गर्नुपर्नेछ।



परिच्छेद-३

विविध

७. अभिलेख तथा प्रतिवेदन: प्रत्येक बडा कार्यालयले औपचि उपचार त्रापन खर्च पाउने लाभाग्रहीको अभिलेख बमोजिम लक्षित समूह अनुसार अध्यावधिक गरी राख्नु पर्नेछ।
८. अनुगमन तथा निरीक्षण: मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य हेतु मन्त्रालयले उपचार खर्च सम्बन्धी कार्यको नियमित अनुगमन तथा निरीक्षण गर्न सक्नेछन्। नक्ती लाभाहिले सुविधा लिएको पाईएमा सम्बन्धित व्यक्ति र सिफरिसकर्तावाट कानून बमोजिम रकम वित्ती लिईनेछ र कानून वर्तमानमा कारबाही गरिनेछ।
९. लेखा परिक्षण: औपचि उपचार खर्च वितरणको लेखा परीक्षण प्रचलित कानून बमोजिम गराउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुनेछ।
१०. पारदर्शिता कार्यम गर्नुपर्ने: स्थानीय तहले भुक्तानी गरेको रकम र बुझी लिने व्यक्तिको नामावली स्थानीय तहका कार्यालय, सम्बन्धित बडा कार्यालयरेखेभसाइटमा सार्वजनिक गर्नुपर्नेछ।
११. बाधा अड्काउ फुकाउने: यो कार्यविधि कार्यान्वयनमा बाधा अड्काउ परेमा मन्त्रालयले बाधा अड्काउ फुकाउन सक्नेछ।
१२. खारेजी र बचाउ: मृगाला रोग, क्यान्सर रोग, स्पाईनल परलाईसिस भएका विरासीलाई जिवीकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ खारेज गरिएको छ।



अनुसूची-१

(दफ्तर ३ संग सम्बन्धित)

चिकित्सकले मृगौला प्रत्यारोपण गरेको/डायलाइसिस गराइरहेको/ क्यान्सर रोग / मेरुदण्ड पश्चात भएको
प्रमाणित गर्ने हाँचा

मिति:.....

श्री.....गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

.....।

विषय : प्रमाणित गरिएको सम्बन्धमा

उपरोक्तविषयमा.....गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका.....बडा
न.....गाउँ/टोल स्थायी ठेगाना भएको उमेर.....वर्षको.....राश्रिय परिवयपत्र न/नागरिकता प्रमाणपत्र न
/ जन्मदर्ता प्रमाणपत्र ने (१६ वर्ष भन्दा कम उमेरको हकमा)सम्पर्क ने भएको श्री.....को
.....साल.....महिना.....गते श्रीअस्पतालमा मृगौला प्रत्यारोपण गरेको/डायलाइसिस
गराइरहेको/व्यान्सर रोग निदान भएको/ मेरुदण्ड पश्चात निदान भएको भनि अस्पतालहरुको पुर्जी/
कागजातहरुको विवरण जाँच बुझ गरीप्रमाणित गर्दछु।

प्रमाणित गर्ने चिकित्सकको

दस्तखत:


पुरा नाम थर:

दर्जा :

नेपाल मेडिकल काउन्सिल नं:

संस्थाको छाप:

den/



अनुसूची-२

(दफा ३ सँग सम्बन्धित)

ओपथि उपचार वापत खर्च पाउनका लागि दिने निवेदनको ढाँचा

मिति:

विषय: ओपथि उपचार वापत खर्च पाउं भन्ने सम्बन्धमा।

श्री चडाइयक्षम्यू.

वडा नं..... गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका
जिल्ला....., प्रदेश.....

उपरोक्त सम्बन्धमा गाउँपालिका /नगरपालिका/ उपमहानगरपालिका/महानगरपालिका..... वडा
नं..... गाउँ/टोल स्थायी ठेगाना भएको उमेर..... वर्षको..... रात्रिय परिचयपत्र नं/नागरिकता प्रमाणपत्र नं
/ जन्मदर्ता प्रमाणपत्र नं (१६ वर्ष भन्दा कम उमेरको हक्कमा) सम्पर्क नं भएको म
..... सृगौला प्रत्यारोपण गरेको/ डायलाइसिस गराइरहेको/क्यान्सर रोग निदान भएको/
मेरुदण्ड पक्षधात निदान भएको व्यक्ति भएकोले सम्पूर्ण आवश्यक क्रागजात सहित ओपथि उपचार वापत
मासिक पौत्र हजार रुपियाँका दरले खर्च पाउँ भनि निवेदन पेश गरेको छु। पेश भएको व्यहोरा टीक साँचो हो,
झुटा ठहरे प्रचलित कानून व्योजित सहूला बुझाउँला।

निवेदक:

हस्ताक्षर.....

नाम थर:..... लिह:.....

रात्रिय परिचयपत्र नं/नागरिकता नं/जन्मदर्ता प्रमाणपत्र नं:.....

वैक्याता नं.....

वैक्यो नाम: शाखा:.....

सम्पर्क मोबाइल नं:.....



अनुसूची-३

(दफा ५, संग सम्बन्धित)

भुक्तानी भएको रकमको सोधभर्ना माग गर्ने फारामको ढाँचा

मिति:.....

श्री स्वास्थ्य तथा जनसेवा मन्त्रालय,

रामशाह पथ, काठमाडौं।

विषय: सोधभर्ना रामबन्धगा।

.....गाउपालिका/नगरपालिका/ उपमहानगरपालिका/महानगरपालिकामा देहायत्वमेजिमका
मृगीला प्रत्यारोपण गरेका/डायलाइसिस गराइरहेका/क्यान्सर रोगी/मेरुदण्ड पश्चाधातका व्यक्तिसाई और्धि
उपचार बापत खर्चमिति देखिसम्म भुक्तानी गरिएकोरकम
सोधभर्ना उपलब्ध गराइदिनुहुन अनुरोध छ।

.....।

प्रमुख प्रशासकीय अधिकृत

भुक्तानी भएको रकम विवरण

क्र.सं.	लाभग्राहीको नाम/उमेर/लिङ्ग	राट्रिय परिचयपत्र नं/नागरिकता प्रमाणपत्र नं/ जन्मदर्ता प्रमाणपत्र नं	वडा नं.	लक्षित समूह	भुक्तानी गरिएको जम्मा महिना (....देखि ...सम्म)	जम्मा रकम (र.)
१.						
२.						
३.						
४.						
५.						
कुल रकम (अंकसंघर्षित)						



۳۷۰

(दफा ७ संग याक्षरत)

औपचार वापस शर्व पात्रे व्यक्तिहस्तकों अविशेष राखे टाँचा

आ.व.		रकम भुक्तानी गेरेको महिना														
क्र.स	लाभाही चो नाम, जर	ज न्म सि ति	लि स्था यी द्वा ना	राश्य परिचयपत्र न/नागरिक ता	लश्य तमह	सिफारिस गर्ने	विकितसक को विवरण	नाम, जन्मदर्ता प्रमाणपत्र नं	कार्यरत संस्था र नेपाल	मेडिकल काउन्सिल नं।	रकम	रकम	रकम	रकम	रकम	रकम
1	लाभाही चो नाम, जर	ज न्म सि ति	लि स्था यी द्वा ना	राश्य परिचयपत्र न/नागरिक ता	लश्य तमह	सिफारिस गर्ने	विकितसक को विवरण	नाम, जन्मदर्ता प्रमाणपत्र नं	कार्यरत संस्था र नेपाल	मेडिकल काउन्सिल नं।	रकम	रकम	रकम	रकम	रकम	रकम



23